

## मासु मिसन कार्यक्रम अनर्तगत बाखा प्रबर्धन कार्यक्रम संचालन कार्यविधि २०७९

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ९(१) अनुसार नेपाल सरकारले प्रदेश र स्थानीय तहमा शसर्त अनुदान रकम पठाउने व्यवस्था अनुसार कृषि तथा पशुपन्छी बिकास तर्फका कार्यक्रम संचालन गर्ने उदेश्यले स्थानिय तहमा बजेट विनियोजन भएको छ । यस गडण्की गाँउपालिकामा दुध मिसन अन्तर्गत मासु मिसन कार्यक्रम अनर्तगत बाखा प्रबर्धन कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रम संचालन गर्न पशुपन्छी तथा मत्स्य प्रवर्द्धन कार्यक्रम संचालन कार्यविधि २०७८ को मा अधीन रहि यस मासु मिसन कार्यक्रम अनर्तगत बाखा प्रबर्धन कार्यक्रम संचालनकार्यविधि २०७९ जारी गरियो ।

परिच्छेद:१

प्रारम्भिक

१.संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम : मासु मिसन कार्यक्रम अनर्तगत बाखा प्रबर्धन कार्यक्रम संचालनकार्यविधि २०७९ रहेको छ ।

(२). यो कार्यविधि गण्डकी गाउँपालिका गाँउ कार्यपालिका बाट स्वीकृत भएको मिति बाट प्रारम्भ हुनेछ ।

२.परिभाषा:

(क) पशुपन्छी तथा मत्स्य प्रवर्द्धन कार्यक्रम भन्नाले स्थानीय तहमा शसर्त अनुदान अन्तर्गत संचालन हुने निम्न अनुसारका कार्यक्रमहरू:

अ. मासु मिसन कार्यक्रम अनर्तगत बाखा प्रबर्धन कार्यक्रम

क. गाउँपालिका भन्नाले गण्डकी गाउँपालिकालाई सम्झनु पर्दछ ।

ख. कार्यालय भन्नाले गण्डकी गाउँपालिकाको कार्यालयलाई सम्झनु पर्दछ ।

ग. फार्म भन्नाले एकल स्वामित्व वा बहुस्वामित्व रहि नेपाल सरकारको कुनै निकायमा कानून बमोजिम दर्ता भएको फार्म सम्झनु पर्दछ ।

घ. समुह/ समिति भन्नाले कृषि तथा पशु समुह गण्डकी गाउँपालिकामा दर्ता भएको कृषक समुह/समिति सम्झनु पर्दछ ।

ड. सहकारी संस्था भन्नाले सहकारी एन , २०७४ बमोजिम दर्ता भएका वा कानून बमोजिम

दर्ता भएका (कृषि पशुपलन तथा दुग्ध व्यवसाय सम्बन्धि कार्य गर्ने उदेश्य भएका)

सहकारी संस्था भन्ने सम्झनुपर्छ ।

च. लागत साझेदारी /निजी क्षेत्रको साझेदारी/ सहकार्य भन्नाले कार्यक्रम संचालन गर्दा गरीने

दुई पक्षको सम्झौतामा दोश्रो पक्षको अनिवार्य वित्तीय दायीत्वको सुनिश्चतता भएको

सम्झनुपर्छ ।

छ. कृषक भन्नाले गण्डकी गाउँपालिकाका कृषक पशुपंक्षीलाई सम्झनु पर्दछ ।

ज. स्थानीय तह भन्नाले गण्डकी गाउँपालिकालाई सम्झनुपर्दछ

झ. कार्यक्रम भन्नाले गण्डकी गाउँपालिका पशुपन्छी सेवा साखाको अन्तरिम वार्षिक तथा

कार्यक्रम बहुवर्षीय र गाउँपालिकाको कार्यालयसँग अन्य साझेदारहरुले सम्झौता गरि

सन्चालन हुने कार्यक्रम समेतलाई सम्झनु पर्दछ ।

ञ. शाखा भन्नाले गण्डकी गाउँपालिकाको पशु शाखा सम्झनु पर्दछ ।

३ उदेश्य: मासु मिसन कार्यक्रम अनर्तगत बाखा प्रर्वधन कार्यक्रम उदेश्य देहाय बमोजिम हुनेछ  
।

(क) मासु जन्य उत्पदन मा वृद्धि गर्न ।

(ख) कृषकहरुलाई ब्यवसाय तर्फ उत्प्रेरित गराउन ।

(ग) स्वाच्छ मासु उत्पदान गर्न ।

## परिच्छेद २

छनोट प्रक्रया :

रित पुर्बक पेश हुन आएका आबेदनहरुको आधारमा सम्बन्धित शाखाको अनुगमन प्रतिबेदनको आधारमा छनोट समितिले प्राथमिकरण गर्नेछ ।

**छनोट समिति :** छनोट समिति देहाय बमोजिम हुनेछ :

क गाउँपालिका अध्यक्ष संयोजक

ख गाउँपालिका उपाध्यक्ष सदस्य

ग प्रमुख प्रशासकिय अधिकृत सदस्य

घ योजना शाखा प्रमुख सदस्य

ङ वडा नं का अध्यक्ष सदस्य

च वडा नं का अध्यक्ष सदस्य

छ गाउँपालिका पशुसेवा शाखा प्रमुख सदस्य सचिव

(ङ) र (च) का सदस्यका लागि कार्यक्रम संचालन गर्न सकिने सम्भावित क्षेत्र तथा बाखा पकेट संचालनमा आएका वडाका वडा अध्यक्षहरु मनोनित हुनेछन् ।

**अनुगमन तथा मुल्याङकन :** १.यस कार्यक्रमको अनुगमन तथा मुल्याङकन वडा कार्यालय, गाउँपालिका अनुगमन समिति तथा पशु सेवा शाखा बाट गरिनेछ ।

## परिच्छेद -३

### कार्यक्रम संचालन प्रकृया:

#### ५ कार्यक्रम संचालन प्रकृया:

१ व्यवसायक रुपमा बाखा पालन तथा बाखा पकेट क्षेत्रमा रहेका कृषक/समुह/ फर्म लाई छनौट समिति द्वारा छनौट गरी कुल बजेटको २५% लागत सझेदारी गरी संचालन गर्ने ।

२ प्रस्ताव आह्वान: कार्यक्रम संचालन गर्न ईच्छुक साझेदारी फर्म, संस्थालाई १५ दिनको समय दिई अनुसूची १ बमोजिम को सुचना प्रकाशन गर्ने ।

३ कृषक / समुह / निजी संस्थाले अनुसूची-२ बमोजिमको संक्षिप्त कार्ययोजना सहित अनुसूची-३ बमोजिमको दाँचामा निवेदन दिनुपर्नेछ ।

४ सिमान्तकृत दलित महिला विदेशबाट फर्केका युवा तथा अति विपन्न कोभिड प्रभावित लगायत लक्षित वर्गहरुलाई समुह /फर्म आवद्ध गरी परिचालन समेत गरी निवेदन पेश गर्नको लागि पशु सेवा शाखाका प्राविधिकहरुलाई परिचालन गर्ने ।

५ यसरी पर्न आएका संक्षिप्त कार्ययोजना सहितको निवेदनको अनुसूची ४ बमोजिम गर्नु पर्नेछ ।

६ बैदा ५ (ड) बमोजिम छनौट भएका कृषक /समुह /निजी संस्थाहरुसँग गरिने सम्झौता अनुसूची -५ बमोजिम गर्नु पर्नेछ ।

७ कार्यक्रम संचालन गर्दा अनुसूची-६ बमोजिमको क्रियाकलापहरु औचित्य आवश्यकता र सम्भावनाका आधारमा संचालन गर्नु पर्नेछ ।

#### ६ कार्यक्रम कार्यान्वयनका लागि नर्मस:

(क)चालु आ व २०७९/०८० मा नेपाल सरकार ससर्थ अनुदान व.शि.नं २२५२२ बाट प्राप्त मासु मिसन कार्यक्रम अनर्तगत बाखा प्रबर्धन कार्यक्रम वापत बजेट रु २०,५०,०००/- (अक्षरेपी विस लाख पचास हजार मात्र ) मध्ये १०% हुन आउने रकम रु २०,५००० (दुई लाख पाँच हजार मात्र ) तालिम भ्रमण अनुगमन तथा प्रशासनिक कार्यमा खर्च र बाँकी रकम रु १८,४५,०००/- (अठार लाख पैतालिस हजार) गण्डकी गाउँपालिका क्षेत्र भित्रका कृषक / कृषक समुह /फर्म अधिकतम ५०,०००/- पचास हजार मात्र (वढीमा ४० संख्या ) हरुलाई खर्च गर्ने ।

(ख) ६ (क) मा उल्लेखित बाहेकका अनुसूची ६ मा समावेश भएका अन्य क्रियाकलाप संचालन गर्नु पर्नेछ ।

#### परिच्छेद -४

#### कार्यक्रम संचालनको आर्थिक पक्ष :

मासु मिसन कार्यक्रम अनर्तगत बाखा प्रबर्धन कार्यक्रम: रकम प्राप्त गर्ने साझेदार व्यक्ती संस्थालाई कार्य सम्पन्न पश्चात अनुगमन गरि काम सकिएको वडाको सिफारिस निर्माण सम्बन्धि बिल भर्पाइ र कार्य सम्पन्न प्रतिवेदन बाट रकम बैक मार्फत उपलब्ध गराइनेछ ।

#### परिच्छेद -५

#### थपघट वा हेरफेर गर्न

- थपघट वा हेरफेर गर्न सक्ने :यो प्रस्तावनाको कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन गाउँपालिकाको कार्यालयले आवश्यक अनुसार यस कार्यविधिमा थपघट हेरफेर तथा खारेज गर्न सक्नेछ । अबरोध फुकाउने प्रयोजनका लागि गाउँकार्यपालिकाको कार्यालयले आवश्यकताका अनुसार व्याख्या गर्न सक्नेछ ।

## अनुसुची - १

मासु मिसन कार्यक्रम अनर्तगत बाखा प्रबर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सुचना

गण्डकी गाउँपालिका भुम्लीचोक, गोरखा ।

प्रथम पटक प्रकाशित मिति .....

आ व २०७९/०८० को स्वीकृत बार्षिक कार्यक्रम अनुसार मासु मिसन कार्यक्रम अनर्तगत बाखा प्रबर्धन कार्यक्रम कार्यविधि २०७९ बमोजिम गर्न इच्छुक कृषक /कृषक समुह/ निजी संस्थाहरुले यो सुचना प्रकाशित भएको मितिले १५ औं दिन सम्म कार्यालय समय भित्र निवेदन दर्ता गर्नु हुन आहान गरिन्छ । साथै रित नपुगेका वा म्याद नाघी प्राप्त हुन आएका निवेदनहरु छनौटका लागि समावेश नहुने ब्यहोरा समेत जानकारी गराइन्छ ।

निवेदन र संक्षिप्त व्यावसायिक कार्ययोजनाको ढाँचा तथा कार्यक्रम संचालन प्रकृया यस .....पालिकाको वेबसाईट .....बाट डाउनलोड गर्न सकिने छ वा सो सम्बन्धित वडा कार्यालयबाट प्राप्त गर्न सकिनेछ । अन्य थप जानकारीका लागि फोन नं .....मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

अनुसुची -२

संक्षिप्त कार्ययोजनाको ढाँचा

१ व्यवसायको परिचय :

२ कार्यक्रम सुरु हुने मिति :

३ कार्यक्रम समापन हुने मिति :

४ लक्षित वर्ग र सम्भावित रोजगारिको विवरण :

५ व्यवसायको आधारभुत विवरण:

क्र स	संचालित व्यवसायको नाम	व्यवसायबाट उत्पादन हुने मुख्यमुख्य बस्तु	उत्पादन हुने बार्षिक परिमाण	बार्षिक कारोबार रकम	व्यावसायबाट सिर्जित रोजगार विवरण

६.संचालन गरिने क्रियाकलापको विवरण:

क्र सं	कृयाकलाप	इकाई	परिमाण	दर	जम्मा	कैफियत

अनुसुची - ३

मासु मिसन कार्यक्रम अनर्तगत बाखा प्रबर्धन कार्यक्रम संचालनको लागि निवेदन पत्र

मिति .....

श्रीमान प्रमुख ज्यु

गण्डकी गाउँपालिकाको कार्यालय भुम्लीचोक गोरखा ।

बिषय : मासु मिसन कार्यक्रम अनर्तगत बाखा प्रबर्धन कार्यक्रम उपलब्ध गराइदिने बारे ।

महोदय,

यस पालिकाको मिति २०७८/ / गतेको प्रकाशित सुचना अनुसार यस कृषक/कृषक समुह निजी संस्थाले पशुपंक्षी तथा मत्स्य पबर्धन कार्यक्रम (मासु मिसन कार्यक्रम अनर्तगत बाखा प्रबर्धन कार्यक्रम) संचालन गर्न निम्नानुसार कागजात सहित निवेदन गरेका छौं। कार्यक्रम संचालनको लागि प्राप्त रकमको सदुपयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौं।

संलग्न कागजातहरू :

१ कृषक/कृषक समुह /संस्थाको दर्ता प्रमाणपत्र ।

२ कृषक / कृषक समुह /निजी संस्थाले कार्यक्रम संचालन गर्ने निर्णयको प्रतिलिपी ।

३ कृषक/ कृषक समुह/निजी संस्थाका सदस्यहरूको नामावली

४ वडा कार्यालयको सिफारिस पत्र ।



## अनुसुची -४

### मुल्याङ्कन सम्बन्धि आधार

मासु मिसन कार्यक्रम अनर्तगत बाखा प्रबर्धन कार्यक्रम कार्यक्रममा सहभागिताका लागि प्रस्ताव छनोटका आधारहरू (मुल्याङ्कन गर्ने आधारहरू )

१ स्थानको उपयुक्तता (सामाजिक,भौगोलिक एवं वातावरणीय दृष्टिकोणले सम्भाव्यता ) २० अंक

२ पुर्बाधार बिकास एवं बिकासका सम्भावनाहरू १० अंक

३ हाल संचालित कार्यक्रम एवं कृयाकलापहरूको अबस्था एवं अवसरहरू

क आवेदक कृषक/कृषक समुह/ संस्थाका सदस्यले समबन्धित क्षेत्रमा आवद्धता भएमा ७ अंक

ख बजार तथा बजारिकरणको सहजता ३ अंक

४ कार्यक्रमको लागि आवश्यक योग्यता ,तालिम एवं अनुभव

क बिगत १ वर्ष देखि सम्बन्धित व्यवसाय (दर्तावाल) गरिरहेको भए ७ अंक

ख १ वर्ष भन्दा कम भए ३ अंक

५ पेश गरेको संक्षिप्त कार्ययोजना र कार्ययोजनामा प्रस्ताव गरेको सहकार्य विवरण भए २० अंक

६ जैबिक सुरक्षा तथा वातावरणिय अवस्था १० अंक

७ कृषक/कृषक समुह /निजी संस्थामा रहेका एकल महिला ,दलित जनजाती तथा सिमान्तकृत कृषकहरू ,विदेशबाट फर्किएका युवाहरू ,कोभिड प्रभावित भए २० अंक

## अनुसुची -५

### दिपक्षीय सम्झौता पत्र

गण्डकी गाउँपालिकाको आर्थिक वर्ष .....को स्वीकृत वार्षिक कार्यक्रम अनुसार मासु मिसन कार्यक्रम अनर्तगत बाखा प्रबर्धन कार्यक्रम संचालन गर्न श्री .....पालिकाको कार्यालय ,.....(त्यसपछि प्रथम पक्ष भनिने )र श्री .....(त्यसपछि दोस्रो पक्ष भनिने )बिच तपशिल बमोजिमका शर्तहरू परिपालना गर्ने गरि दिपक्षीय सम्झौता गरि दियो ।

तपशिल

१ प्रथम पक्षले मासु मिसन कार्यक्रम अनर्तगत बाखा प्रबर्धन कार्यक्रम कार्यक्रमको लागि विनियोजित रकम रु .....दोस्रो पक्षलाई एक मुष्ट उपलब्ध गराउनेछ ।

२ दोस्रो पक्षले -----जिल्ला-----गाउँपालिका -----वडाको -----स्थानमा बढि मा दुई महिन भित्र कार्यक्रम सम्पन्न गर्नेछ ।

३ दोस्रो पक्षले प्रथम पक्ष समक्ष पेश गरेको स्वीकृत संक्षीप्त कार्ययोजना बमोजिमका सम्पूर्ण कार्यहरू प्राविधिक मापदण्ड /नर्मसको अधिनमा रहि सम्पन्न गर्नेछ ।

४ कार्यक्रम संचालनका लागि आवश्यक निर्माण सम्बन्धि डिजाइन, इष्टिमेट ,बिल भर्पाइ र कार्य सम्पन्न प्रतिवेदन लगायतका कार्यहरू तथा निर्माण ,खरिद ढुवानी ,संचालन र जग्गाको व्यवस्था आदि दोस्रो पक्षले गर्नेछ ।

५ दोस्रो पक्षले नियमानुसारको बिल भर्पाइ कार्य सम्पन्न प्रतिवेदन र आवश्यक अन्य कागजात सहित भुक्तानीका लागि प्रथम पक्ष समक्ष पेश गरे पश्चात स्थलगत प्राविधिक प्रतिवेदनको आधारमा मानसिव ठहरिए दोस्रो पक्षको बैङ्क खातामा एकमुष्ट भुक्तानी दिनेछ ।

६ गाँउपालिका पशु सेवा प्राविधिकले तयार गरेको कार्यसम्पन्न प्रतिवेदन र स्थलगत प्राविधिक प्रतिवेदनको आधारमा सम्झौता बमोजिमको रकम भुक्तानी बैक खाता मार्फत गर्नेछ । कार्यक्रम सम्बन्धि प्राविधिक सेवा टेवा समन्वय र सहजिकरण प्रथम पक्षले गर्नु पर्नेछ ।

७ प्रथम पक्षले कुनै पनि बखत संचालित कार्यको अनुगमन /निरिक्षण गरि सम्झौता मुताबिक कार्य भए/नभएको हेर्न र आवश्यक सल्लाह सुझाव दिन सक्नेछ ।

८ कार्यक्रम संचालनका लागि दौरान वा समपन्न भए पश्चातको संचालन ,मर्मत सम्भार ,ब्यबस्थापन जोखिम र दिगोपनका लागि गरिने कार्यहरू तथा अप्रत्यासित रूपमा श्रृजित सबै प्रकारका दायित्व र जिम्मेवारी दोस्रो पक्षको हुनेछ ।

९ दोस्रो पक्षले मासिक रूपमा कार्यक्रमको प्रगति उपलब्धी एवं कारोवार सम्बन्धी विवरणहरू स्थानीय तहको पशु सेवा शाखामा अनिवार्य रूपमा उपलब्ध गराउनु पर्नेछ ।

११ कार्यक्रम संचालनको क्रममा कुनै विवाद आएमा दुबै पक्षको आपसी समझदारीमा समाधान गरिने छ ।

दोस्रो पक्षको तर्फबाट:

हस्ताक्षर: .....

नाम:

पद:

संस्थाको नाम:

संस्थाकछाप:

पहिलो पक्षको तर्फबाट:

हस्ताक्षर: .....

नाम:

पद:

कार्यालय:

कार्यालयको छाप:

रोहवर

हस्ताक्षर: .....

नाम:

पद:

हस्ताक्षर: .....

नाम:

पद:

इति सम्बत् ..... साल ..... महिना ..... गते ..... रोज शुभम् ।

**अनुसुची - ६**

पशुपंक्षी तथा मत्स्य प्रबर्धन कार्यक्रम सम्पादन गर्न सम्भावित क्रियाकलापका सुचीमासु मिसन

कार्यक्रम अनर्तगत बाख्रा प्रबर्धन कार्यक्रम: गोठ निर्माण तथा सुधार गर्ने ।

